

**श्री जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को आ.ब. २०८०/८१ को
वित्तीय विवरण उपर
स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन**

आदरणीय शेयर शहस्य महानुभावहरु,

कैफियत सहितको मन्तव्य

हामीले श्री जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, विदुर-४, नुवाकोटको (यस पछि “संस्था” भनिएको) को यसै साथ संलग्न २०८१ आषाढ ३१ मितिको वित्तीय विवरण (वासलात), सो मितिमा समाप्त भएको आर्थिक वर्षको नाफा नोक्सानी हिसाब, नाफा नोक्सान बाडफांड हिसाब, नगद प्रवाह विवरण, इक्युटीमा भएको परिवर्तन र प्रमुख लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु (यस पछि समग्रमा वित्तीय विवरणहरु भनिएको) को लेखापरीक्षण सम्पन्न गरेका छौं।

मन्तव्यको आधार शिर्षक अन्तर्गत समावेश भएका विषय बस्तुले पार्ने असर बाहेक हाम्रो रायमा र हामीले पाएको अधिकतम जानकारी तथा हामीलाई दिईएको स्पष्टीकरणहरु बमोजिम माथि उल्लेखित वित्तीय विवरणहरुले सारभूत रुपमा सहकारी संस्थाको मिति २०८१ आषाढ ३१ को वित्तीय अवस्था तथा सो मितिमा अत्य भएको आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाडफांड हिसाब, नगद प्रवाह विवरण इक्युटीमा भएको परिवर्तन र प्रमुख लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु प्रचलित कानूनका अधिनमा रही नेपाल लेखामान बोर्डद्वारा जारी भएको तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा लागु गरिएको साना तथा मझौला निकायलाई लागु हुने नेपाल वित्तीय प्रतिवेदनमान (NFRS for SMEs) अनुसार सही र यथार्थ चित्रण गर्दछ।

मन्तव्यको रायको आधार:

हामीले नेपाल लेखापरीक्षणमान अनुसार लेखापरीक्षण सम्पन्न गरेका छौं। हाम्रो प्रतिवेदनमा वित्तीय प्रतिवेदनको लेखापरीक्षणका लागि लेखापरीक्षको जिम्मेवारी खण्डमा थप हाम्रो जिम्मेवारी वर्णन गरीएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा जारी गरेको “द ह्याण्डबुक बुक अफ द कोड अफ द कोड अफ इथिक्स फोर प्रोफेशनल एकाउन्टेन्ट्स (The Handbook of the Code of Ethics for Professional Accountants) बमोजिम हामी संस्थासंग स्वतन्त्र छौं र हामीले सो ह्याण्डबुक बमोजिमको अन्य नैतिक दायित्वको पालना गलत गरेका छौं। हामीले प्राप्त गरेका प्रमाणहरुले लेखापरीक्षण राय व्यक्त गर्ने सन्दर्भमा पर्याप्त र उपयुक्त आधार प्रदान गर्दछ।

कैफियत रायका आधारहरु निम्न अनुसार रहेका छन्।

- ❖ संस्थाले साना तथा मझौला निकायलाई लागु हुने नेपाल वित्तीय प्रतिवेदनमान (NFRS for SMEs) अनुसार वित्तीय विवरण तयार पारिँता पनि सोको कतिपय व्यवस्थाहरु (कर्मचारी लाभ दायित्व, ब्याज आम्दानी, लगानी सम्पत्ति आदी) पूर्ण रुपमा पालना गरिएको पाइएन।
- ❖ सहकारी विभागको निर्देशन अनुसार नगदमा प्राप्त भएको ब्याज रकमलाई मात्र ब्याज आम्दानी स्वरुप लेखाकन गरिएकोले, यस आर्थिक वर्षमा पाक्सकेको तर नगदमा प्राप्त नभएको ब्याज रकम लाई पाउनुपर्ने ब्याज र ब्याज मुलतवीका रुपमा लेखाकन गरिएकोले मुनाफामा कम भएको देखिन्छ।
- ❖ आर्थिक वर्ष २०८०/८१ असार मसान्तमा, कर्जा व्यवस्था नोक्सानी संस्थाको व्यवस्थापनले म्यानुअल तरिकाबाट निर्धारण गरिएकोले सोको एक रुपता सहकारी मापदण्ड अनुसार हुन सक्नेमा हामी पूर्ण विस्वस्त हुन नसकिएकाले मुनाफामा असर गर्ने देखिन्छ।
- ❖ संस्थाले बोनस ऐन २०३० संशोधन सहित अनुसार कर अधिको शुद्ध वचत (नाफा) को १० प्रतिशतले हुने रकम कर्मचारी बोनस कोषमा नछुट्याई, सहकारी नियमावली २०७५ अनुसार कर पछिको खुद नाफाबाट नियम अनुसार जगेडा कोष, संरक्षित पुँजी फिर्ता कोष, सहकारी प्रवर्द्धन कोषमा रकम वितरण गरेपछिको रकमको १५ प्रतिशतका दर ले कर्मचारी बोनस कोषमा रकम छुट्याएको देखिन्छ। जसले गर्दा, नाफामा रकममा बृद्धि भएको देखिन्छ।

मुख्य लेखापरीक्षण व्यहोराहरु:

मुख्य लेखापरीक्षण व्यहोराहरु ती विषयहरु हुन् जुन हाम्रो पेशागत निर्णयका आधारमा लेखापरीक्षण गरिएको हालको अवधिको वित्तीय विवरणहरूसँग सबैभन्दा महत्त्वपूर्ण थिए । यी व्यहोराहरुको सम्बोधन सम्पूर्ण वित्तीय विवरणहरुको लेखापरीक्षणको सन्दर्भमा गरिएका छन् तथा त्यसमा हाम्रो राय व्यक्त गर्दा, सो मामलामा अलग राय व्यक्त गरिएको छैन । हामीले तल उल्लेखित व्यहोराहरुलाई निर्धारण गरि मुख्य लेखापरीक्षण व्यहोराहरुको रूपमा सुचित गर्न यस प्रतिवेदनमा समावेश गरेका छौं :

सुचना प्रविधि प्रणाली	लेखापरीक्षकको सम्बोधन
संस्थाको प्राय सबै कारोबारहरु सुचना प्रविधि मार्फत संचालन हुने तथा डिजिटल भण्डारण हुने भएकोले र कुनै पनि नियन्त्रण त्रुटी, प्रमाणीकरण विफलता, गलत इनपुट डाटा तथा डाटाको गलत प्रयोग हुन सक्ने सम्भावनाले हामीले पहिचान गरेको व्यवस्थापन र नियामकहरुलाई डाटाको गलत रिपोर्टिङ हुन सक्ने उच्च सम्भावनाको कारण हामीले सुचना प्रणालीलाई मुख्य लेखापरीक्षण व्यहोराहरुको रूपमा मानेका छौं ।	हामीले नमूनाको आधारमा कम्प्युटर सिस्टमका विवरणहरु चेक जाँच गर्यौं । हामीले सुचना प्रणाली तथा सोको नियन्त्रण प्रणालीहरु पर्याप्त रहेको पायौं तथापी समयानुकूल सुधार गर्दै जानुपर्ने ठान्यौं । साथै कारोबारको परिमाणलाई मध्येनजर गर्दा संस्थाले सुचना प्रणाली व्यवस्थापन नीति तयार गरि कार्यान्वयन गर्नुपर्ने ठान्यौं ।

अन्य विषय बस्तु:

लेखापरीक्षणका क्रममा हामीलाई जानकारी हुन आएका आन्तरिक नियन्त्रण संग सम्बन्धि कमीकमजोरीहरु तथा सोको निराकरणका लागी दिइएका सुझावहरु (प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन) प्रति यहाँहरुको ध्यानाकर्षण गर्दछौं ।

वित्तीय विवरणप्रति व्यवस्थापनको उत्तरदायित्व:

साना तथा मझौला निकायलाई लागु हुने नेपाल वित्तीय प्रतिवेदनमान (NFRS for SMEs), सम्बन्धित ऐन अन्य नियम कानून अभ्यास अनुरूप वित्तीय विवरण तयार गर्ने तथा नियम अनुरूप यथार्थ र उचित चित्रण गर्ने वित्तीय विवरणहरु तयारी एवम् प्रस्तुत गर्ने तथा चाहे जालसाजी वा गल्तीबाट होस, सारभुत रूपमा त्रुटीरहित वित्तीय विवरण तयार गर्ने सम्बन्धि आन्तरिक नियन्त्रण प्रणालीको तर्जुमा गर्ने जिम्मेवारी व्यवस्थापनमा रहेको छ । वित्तीय विवरण तयार गर्दा व्यवस्थापनलाई संस्था विघटन गर्ने, संचालन बन्द गर्ने वा सो बाहेक व्यवहारिक वैकल्पिक विकल्प नभएको अवस्थामा बाहेक, संस्था निरन्तर संचालन हुने क्षमताको मूल्याङ्कन गर्ने, आवश्यक बमोजिम खुलासा गर्ने र निरन्तर संचालनमा आधारित लेखा नीति प्रयोग गरि वित्तीय विवरण तयार गर्ने जिम्मेवारी संस्थाको व्यवस्थापनमा रहेको छ । संचालक समिति सहकारी संस्थाको वित्तीय सम्प्रेषण प्रक्रियाको रेखादेखाको लागि जिम्मेवारी छ ।

वित्तीय विवरणको लेखापरीक्षणमा लेखापरीक्षकको उत्तरदायित्व

वित्तीय विवरणहरु सम्पूर्ण रूपमा चाहे जालसाजी वा गल्तीबाट होस, सारभुत रूपमा त्रुटीरहित छ वा छैन भन्नेबारे उचित आश्वस्तता प्राप्त गर्नु र हाम्रो राय समावेश गरी लेखापरीक्षण प्रतिवेदन जारी गर्नु हाम्रो उद्देश्य हो । उचित आश्वस्तता एक उच्च स्तरीय आश्वस्तता भएतापनि सारभुत त्रुटीहरु विद्यमान रहेको अवस्थामा समेत लेखापरीक्षणमान अनुरूपै गरिएको लेखापरीक्षणमा समेत उक्त सारभुत त्रुटीहरु सधैं पहिचान हुन्छन् भन्ने आश्वस्तता रहदैन । गलत प्रस्तुति, जालसाजी वा त्रुटीबाट उत्पन्न हुन सक्दछन् र ती प्रस्तुतिहरुले वित्तीय विवरणको आधारमा प्रयोगकर्ताहरुले लिने आर्थिक निर्णयहरुलाई अलग अलग वा समग्ररूपमा प्रभाव पार्न सक्ने उचित अपेक्षा गरिन्छ भन्ने, उक्त गलत प्रस्तुतिलाई सारभुत रूपमा गलत प्रस्तुति भनिन्छ ।

नेपाल लेखापरीक्षणमान अनुरूप लेखापरीक्षणको क्रममा हामी व्यवसायीक सन्देह कायम राखी पेशागत निर्णयको अभ्यास गर्दछौं । कमश हामीले :

- ❖ वित्तीय विवरणमा जालसाजी वा त्रुटीबाट हुन सक्ने सारभुत गलत प्रस्तुतिहरूको जोखिम पहिचान तथा मुल्याङ्कन गरी ती जोखिमहरूको लागि प्रभावकारी लेखापरीक्षण प्रक्रियाहरू तर्जुमा गरि हाम्रो मन्तव्य प्रदान गर्ने आधारको लागि पर्याप्त तथा उचित लेखापरीक्षण प्रमाण संकलन गर्दछौं । मिलिभगत, ठगी, जानाजानी चुक, गलत प्रतिनिधित्व वा आन्तरिक नियन्त्रण प्रणालीको मिचाई समावेश हुने भएकोले गल्तीहरू भन्दा जालसाजीबाट हुने सारभुत गलत प्रस्तुतिहरूको पहिचान नलान्ने जोखिम अधिक रहन्छ ।
- ❖ संस्थाको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारीता सम्बन्धि राय व्यक्त गर्ने उद्देश्य नभई, लेखापरीक्षण प्रक्रियाहरू तर्जुमा गर्नका लागि लेखापरीक्षणमा प्रासंगिक हुने संस्थाको आन्तरिक नियन्त्रण प्रणालीको बारेमा जानकारी प्राप्त गर्दछौं ।
- ❖ व्यवस्थापनले प्रयोग गरेका लेखा नीतिहरूको औचित्य, लेखा अनुमानको व्यावहारिकता तथा लेखा सम्बन्धि खुलासाहरूको मुल्याङ्कन गर्दछौं ।
- ❖ व्यवस्थापनले प्रयोग गरेको व्यवसायको निरन्तरतामा आधारित लेखा नीतिको औचित्यता तथा प्राप्त लेखापरीक्षण प्रमाणको आधारमा कुनै घटना वा अवस्थहरूसँग सम्बन्धित सारभुत अनिश्चितताको कारणले संस्थाको व्यवसायीक निरन्तरताको क्षमतामा उल्लेख्य शङ्का उत्पन्न गर्न सक्ने अवस्थामा तथा यदि हामीले सारभुत अनिश्चितता रहेको निष्कर्ष निकालेकमा, लेखापरीक्षण प्रतिवेदनमा वित्तीय विवरणको सम्बन्धित खुलासा उपर ध्यानाकृष्ट गर्नुपर्दछ वा यदि ती खुलासा अपर्याप्त भएमा, हाम्रो राय परिमार्जन गर्नुपर्दछ । हाम्रो निष्कर्ष लेखापरीक्षण प्रतिवेदन मितिसम्म प्राप्त लेखापरीक्षण प्रमाणमा आधारित रहेको हुन्छ । तथापी भविष्यका घटना तथा अवस्थाहरूले संस्था अविच्छिन्न निकायको रूपमा नरहन सक्दछ ।
- ❖ वित्तीय विवरणको समग्र प्रस्तुतीकरण ढाँचा र खुलासा सहितको विषयवस्तु तथा अर्न्तनिहित कारोबार एवं घटनाहरूलाई वित्तीय विवरणमा निष्पक्ष रूपमा प्रस्तुतिकरण गरे नगरेको मूल्याङ्कन गर्दछौं । हामीले वित्तीय विवरण उपर व्यवस्थापन तथा सुशासनको जिम्मेवारी बहन गरेकोहरूलाई अन्य विषयका अतिरिक्त, लेखापरीक्षण कार्योजना, समय तालिका र महत्वपूर्ण लेखापरीक्षण खोजहरू लगायत संस्थाको आन्तरिक नियन्त्रण प्रणालीमा रहेको महत्वपूर्ण कमी कमजोरीहरूको जानकारी गराउदछौं ।

सुशासनको जिम्मेवारी बहन गरेकाहरूलाई प्रासंगिक नैतिक आवश्यकताहरू पालना गरेको जानकारी सहितको विवरण र हाम्रो स्वतन्त्रतामा उल्लेख्य प्रभाव पार्न सक्ने मानिएका सबै सम्बन्ध तथा अन्य कुराहरू साथै सो सम्बन्धि प्रतिरोध बारेमा समेत जानकारी गराउंदछौं ।

अन्य कानुनी तथा नियामक निकायको आवश्यकता सम्बन्धि प्रतिवेदन:


माथी उल्लेखित व्यहोराका अतिरिक्त, सहकारी ऐन २०७४, नियमावली २०७५ तथा सहकारी विभाग द्वारा जारी मापदण्ड तथा निर्देशन बमोजिम देहाएका बमोजिमका थप प्रतिवेदन पेश गर्दछौं ।

- हामीले लेखापरीक्षणको शिलशिलामा आवश्यक ठानी सोधनी तथा कैफियत गरेका कुराको सन्तोसजनक जवाफ पाएका छौं ।
- संस्थाले सहकारी ऐन २०७४, नियमावली २०७५ तथा सहकारी विभाग द्वारा जारी मापदण्ड तथा निर्देशन बमोजिम आफ्नो कारोबारको यर्थाथ स्थिती सपष्ट हुने गरी लेखा राखेको छ ।
- मन्तव्यको आधार शिर्षक अर्न्तगत समावेश भएका विषय वस्तुले पार्ने असर बाहेक, यसै प्रतिवेदनको साथ संलग्न वित्तीय स्थिती विवरण (वासलात), नाफा नोक्सान विवरण र नगद प्रवाह विवरणले सारवान रूपमा प्रचलित कानुन बमोजिम निर्दिष्ट गरेको साना तथा मझौला निकायलाई लागु हुने नेपाल वित्तीय प्रतिवेदनमान (NFRS for SMEs) अनुरूप, सारवान रूपमा संस्थाले राखेको लेखा संग दुरुस्त रहेको छ ।

- लेखापरीक्षणको सिलसिलामा उपलब्ध गराईएका स्पष्टीकरण, व्याख्या र सुचनाहरूको आधारमा, सञ्चालक समिति वा प्रतिनिधी वा कुनै कर्मचारीले कानून विरुद्ध लेखा संग सम्बन्धित कुनै काम काज गरेको तथा संस्थाको सम्पति हिनामिना गरेको वा संस्थालाई हानी नोक्सानी गरेको व्यहोरा हाम्रो जानकारीमा आएन ।
- शेयर सदस्य बनाउँदा कार्यक्षेत्र बाहिरको नागरिकता भएका सदस्य (अस्थायी बसोबास गर्ने को हकमा, कार्यक्षेत्र भित्र बसोबास गरिरहेको प्रमाणित हुने कागजातहरू पूर्ण रुपमा अद्यावधिक भईनसकेकोले, सो सम्बन्धि एकिन गर्न सकिएन ।
- संस्थाले श्रम ऐन २०७४ मा उल्लेख भए अनुसारको न्युनतम पारिश्रमिक, संचित विदा, उपदान, औषधि उपचार विमा, दुर्घटना विमा लगायतको सेवा सुविधा प्रदान गर्नुपर्ने देखिन्छ । साथै, संचयकोष बापत भुक्तान गरेको रकम लाई सामाजिक सुरक्षा कोष वा कर्मचारी संचयकोष वा नागरिक लगानी कोष वा अन्य कुनै स्वीकृत वा अस्वीकृत अबकाश कोषमा जम्मा नगरी संस्थामा नै राखी, सो रकममा वार्षिक ११ प्रतिशतका दरले व्याज प्रदान गरेको देखिन्छ ।
- संस्थाले बोनस ऐन २०३० संशाधन सहित अनुसार कर अधिको शुद्ध वचत (नाफा) को १० प्रतिशतले हुने रकम कर्मचारी बोनस कोषमा नछुट्याई, सहकारी नियमावली २०७५ अनुसार कर पछिको खुद वचतबाट नियम अनुसार जगेडा कोष, संरक्षित पुँजी फिर्ता कोष, सहकारी प्रवर्द्धन कोषमा रकम वितरण गरेपछिको रकमको १५ प्रतिशतका दर ले कर्मचारी बोनस कोषमा रकम छुट्याएको देखिन्छ । साथै गत वर्ष कर्मचारी बोनस कोषमा छुट्याइएको रु ७५,०४०.७२ यस वर्ष वितरण गरेको देखिन्छ ।
- संस्थाले आफ्नो कार्यालयमा रहने नगद, मार्गस्थल नगद तथा कार्यालयको सरसामान तथा कर्मचारीहरूको सामुहिक जोखिम तथा दुर्घटना विमा गर्नुपर्ने देखिन्छ । साथै, दैनिक नगद मौज्जात प्रमाणित हुने गरि दैनिक नगद पुस्तिका राख्नुपर्ने देखिन्छ । नगद मौज्जात तथा संस्थामा भएका अन्य सम्पत्तिहरूको समय समयमा भौतिक परिक्षण गरि चुस्त दुरुस्त(अध्यावधिक) जिन्सी खाता राख्नु पर्ने देखिन्छ ।
- संस्थाले यस आर्थिक वर्षमा संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकम बाट रु १,४८,२३५.०० र सहकारी शिक्षा तथा तालिम कार्यक्रम खर्च अर्न्तगत रु ११,२५,००० शेयर सदस्यहरूलाई वितरण गरेको देखिन्छ । तर, संरक्षित पुँजी कोषको रकम वितरण गर्दा कारोबारको आधार लाई पूर्ण रुपमा पालना गरेको पाइएन । त्यसैगरि, माथी उल्लेखित शिक्षा तथा तालिम कार्यक्रम खर्च रकम वितरण गर्दा नियमानुसार लाग्ने अग्रिम कर कट्टी गरेको हाम्रो जानकारीमा आएन । तर, सहकारी शिक्षा तथा तालिम खर्च रकम लाई आयकर प्रयोजनका लागी अमान्य खर्च मानि आयकर दायित्व गणना गरिएको छ ।
- ऋण नोक्सानी व्यवस्था गर्दा संस्थाले सहकारी ऐन बमोजिम असुल हुन बाँकी ऋणलाई भाखा नाघेको आधारमा असल, शंकास्पद तथा खराब गरि तीन वर्गमा वर्गिकरण गरि क्रमशः १ प्रतिशत, ३५ प्रतिशत र १०० प्रतिशतको दरले ऋण नोक्सानी व्यवस्था गर्नुपर्ने देखिन्छ ।
- संस्थाले आफ्नो सदस्यहरूलाई ऋण लगानी गर्दा संस्थाको कुल पुँजी कोषको १० प्रतिशतमा नवढाई ऋण प्रदान गर्नुपर्ने देखिन्छ । साथै, नयाँ सदस्यहरूलाई संस्थाको सदस्य बनी नियमित रुपमा तिन महिना सम्म वचत गरेपछि मात्र कर्जा लगानी गर्नुपर्ने देखिन्छ ।
- संस्थाले आफ्नो सदस्यहरूलाई ऋण लगानी गर्दा कर्जा तमसुक, धितो सुरक्षण सम्बन्धि कागजातका साथै, अन्य आवश्यक कागजात हरु अद्यावधिक गरि व्यक्तिगत कर्जा फाइल सुरक्षित रुपमा राख्नु पर्ने देखिन्छ । विना धितो कर्जा, व्यक्तिगत तथा सामुहिक जमानीको आधारमा मात्र लगानी गर्नुपर्ने देखिन्छ । संस्थाले गरेको कर्जा लगानीमा, खराब कर्जा को मात्रा उल्लेखनिय रुपमा रहेकाले कर्जा अशुली प्रक्रियालाई चुस्त दुरुस्त गर्नुपर्ने देखिन्छ । एकै व्यक्तिलाई एकै अवधिमा एक भन्दा बढी कर्जा लगानी गर्न रोक लगाउनु पर्ने देखिन्छ ।

- आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा संचालक समितिका जम्मा सदस्य संख्या ११ तथा लेखा समितिका जम्मा सदस्य संख्या ३ जना गरि जम्मा १४ जना सदस्यमा, ३ जना सदस्यहरुले रु २४,००,०००.०० एकै अवधिमा कर्जा उपभोग गरेको देखिन्छ ।
- संस्थाले आफ्नो सदस्यहरु लाई कर्जा लगानी गर्दा कर्जा प्रशासनिक शुल्क भनि कुनै शुल्क लिगेको लिखित विवरण हाम्रो जानकारीमा नआएकाले सो सम्बन्धि यकिन गर्न असमर्थ रहेका छौं ।
- संस्थाले निक्षेप संकलन गर्दा ठुला निक्षेपकर्ता भन्दा साना निक्षेपकर्तालाई प्राथमिकता दिनुपर्ने देखिन्छ । साथै, गैर सदस्यहरु संगको कारोबार बन्द गर्नुपर्ने देखिन्छ ।
- संस्थाले आफ्नो बचत योजना अर्न्तगत संचालनमा रहेका बचत खाताहरुमा समान रुपमा ब्याज प्रदान गर्नुपर्ने देखिन्छ । साथै, सदस्य पासबुक र संस्थामा रहेको सदस्य बचत हिसाब खाता नियमित रुपमा भिडान गरि पासबुक अध्यावधिक गर्नुपर्ने देखिन्छ । एकै बचत योजना अर्न्तगत एकै ब्यक्तिको एक भन्दा बढी बचत खाता हरु संचालन नगर्नुपर्ने देखिन्छ ।
- संस्थाले साधारण बचत र आवधिक बचतको व्याजको न्युनतम तथा अधिकतम दरको सालाखाला अन्तर ३ प्रतिशत सम्म राख्नुपर्ने देखिन्छ । साथै, सहकारी विभागबाट तोकिएको सन्दर्भ ब्याजदर बार्षिक १६ प्रतिशत को पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
- २०८१ आषाढ मसान्तमा प्राथमिक शेयर पुँजीको आधारमा ३.३४ गुणा निक्षेप संकलन भएको देखिन्छ, जुन प्राथमिक पुँजि कोषको १५ गुणाको सीमाभित्र रहेको देखिन्छ । यस वर्षको अन्त्यमा कुल बचत तथा बाह्य ऋणको ११८.२५% ऋण लगानी भएको देखिन्छ ।
- २०८१ आषाढ मसान्तमा संस्थाको नाममा अन्य बैंक तथा वित्तिय संस्थाहरुमा रहेको रकमलाई गणना गर्दा संस्थाले २२.२९% तरलता कायम गरेको देखिन्छ ।
- संचालक समिति तथा उप समितिका पदाधिकारी हरूले प्रति बैठक, बैठक भत्ता बापत रु १००० सुविधा प्राप्त गरेको देखिन्छ ।
- संस्थाको लेखा सुपरिवेक्षण समितिको बैठक आवश्यकता अनुसार बसि, ऐनले तोकेको ढाँचा अनुसार प्रतिवेदन तयार गर्नुपर्ने देखिन्छ । साथै, त्रैमासिक रुपमा वित्तिय अवस्था तथा सुशासन, आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिता र आन्तरिक लेखापरिक्षण गरि संचालक समिति समक्ष प्रतिवेदन पेश गर्नुपर्ने देखिन्छ ।
- संस्थाले आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त दुरुस्त बनाई नगद संकलन, भुक्तानी तथा व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ ।
- संस्थाले सबै किसिमका करयोग्य रकम भुक्तानी गर्दा आयकर ऐन २०५८ अनुसार तोकिएको दरमा अग्रिम करकट्टी गर्नुपर्ने देखिन्छ । साथै, ब्याज भुक्तानी तथा कर्मचारी तलब भुक्तानीमा अग्रिम करकट्टी भएको रकम आयकर ऐन बमोजिम तोकिएको समयमा कर कार्यालयमा दाखिला गर्नुपर्ने देखिन्छ । संस्थाले आन्तरिक शजश्व कार्यालयको निर्देशन अनुसार अनिवार्य रुपमा अग्रिम करकट्टी विवरण (ETDS) भर्नुपर्ने देखिन्छ ।
- संस्थाले आफुलाई आवश्यक पर्ने वस्तु तथा सामाग्री खरिद गर्न, खरिद समिति गठन गरेको देखिन्छ । सो समितिलाई प्रभावकारि बनाई खरिद सम्बन्धि आधारभुत कागजात हरु जस्तै: खरिद माग फाराम, खरिद आदेश, कोटेशन आव्हान, कोटेशन जाँच गरि खरिद गर्नुपर्ने देखिन्छ ।

- संस्थाले विनियम, आन्तरिक निति नियम, कार्यविधिहरु, प्रचालित ऐन, नियम, निर्देशिका अनुसार समय सापेक्ष परिमार्जन गरि कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ ।
- संस्थाले गत वर्ष छुट्याइएको सहकारी प्रवर्द्धन कोषको रकम भुमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्रालयले तोकेको बैंक खातामा जम्मा गर्नुपर्ने देखिन्छ ।
- संस्थाले नया सदस्यता विस्तार गर्दा तोकिएको ढाँचाको सदस्य पहिचान फाराम संचालनमा ल्याउनु पर्ने देखिन्छ । साथै, सो फाराम भर्न आवश्यक पर्ने सबै कागजातहरु लिई व्यक्तिगत फाइल बनाई सुरक्षित रुपमा राख्नुपर्ने देखिन्छ ।
- संस्थाले शेयर सदस्यता वितरण, शेयर रकम थप तथा शेयर फिर्ता वा खारेज/बचत खाता बन्द गर्दा सदस्यहरुसंग निवेदन माग गरि संचालक समितिको अख्तियारीमा संस्थाको अधिकारिक व्यक्तिले हस्ताक्षर गरि प्रमाणित गरे पश्चात मात्र शेयर सदस्यता वितरण, शेयर रकम थप, फिर्ता वा खारेज तथा बचत खाता बन्द गर्नुपर्ने देखिन्छ ।
- सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ र नियमावली २०६६ र सहकारीको लागि जारी भएका सम्बन्धित निर्देशनहरुमा भएका व्यवस्थाहरुको प्रभावकारी रुपमा पालना गर्नुपर्ने देखिन्छ । साथै, संस्थाले सम्पत्ति शुद्धिकरण निवारण निर्देशिका समय सापेक्ष परिमार्जन गरि सदस्यहरुको कारोबार जोखिम समेत वर्गिकरण गर्नुपर्ने देखिन्छ । कृषी, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले निर्माण गरेको सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सुचना प्रणाली(COPOMIS)मा नियमित रुपमा मासिक विवरण तथा अन्य आवश्यक विवरणहरु प्रविष्टि गर्नुपर्ने देखिन्छ ।
- संस्थाको वित्तिय कारोबारको PEARLS (Protection, Effective Financial Structures, Assets Quality, Rates of Return, Liquidity and Sign of Growth) अनुगमन विधि पुर्णरुपले अवलम्बन गर्नुपर्ने देखिन्छ ।
- संस्थाले बचत तथा ऋणको कारोबारका साथै अन्य बहुउद्देश्यीय कार्यहरुमा पनि जोड दिनुपर्ने देखिन्छ ।



मिति: २०८१।०८।०५

स्थान: नुवाकोट

युडिन: 241120RA005438rHVL

आर.ए. दशरथ सापकोटा


प्रोपाइटर


डि.सापकोटा एण्ड एसोसिएट्स

जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
बिदुर ४, विदुर, नुवाकोट
आ.ब. २०८१ साल आषाढ मसान्तको
वित्तीय अवस्थाको विवरण (वासलात)


विवरण	टिप्पणी	यस वर्ष (रु)	गत वर्ष (रु)
सम्पत्ति			
नगद तथा नगद समान	४	१२,९४२,०३७.२०	१३,३८९,६२४.२६
मुद्दती मौज्दात	५	-	-
सदस्यलाई दिएको ऋण सापटी	६	६८,३७१,३२५.००	६१,४४५,१८७.००
लगानी हिसाब	७	१,३२०,०००.००	१,३२०,०००.००
आयकर सम्पत्ति	८	-	२५,७५१.१३
सम्पत्ति तथा उपकरण	९	५,९२८,०८७.८३	६,१६०,९१८.४३
अदृश्य सम्पत्ति	९	-	-
अन्य सम्पत्ति	११	६४,११०.०२	६४,११०.०२
जम्मा सम्पत्ति		८८,६२५,५६०.०५	८२,४०५,५९०.८४
दायित्व			
सदस्यबाट निक्षेप	१२	५८,०५७,३९४.९५	५४,०७५,९८४.२३
आयकर दायित्व	८	१५०,४४२.८५	-
स्थगन कर दायित्व	१०	४५.००	-
कर्मचारी लाभ दायित्व	१३	२,१९०,३५५.००	१,७८८,६०३.००
अन्य दायित्व	१४	४,०१३,४२६.५८	३,५९९,०६६.५८
जम्मा दायित्व		६४,४११,६६४.३८	५९,४६३,६५३.८१
इक्विटी			
शेयर पुँजी	१५	१७,३७९,८००.००	१६,७६१,२००.००
साधारण जगेडा कोष	१६	४,५१३,८८८.९७	४,२९४,७३०.३८
अन्य कोषहरु	१७	२,३२०,२०६.७०	१,८८६,००६.६५
जम्मा इक्विटी		२४,२१३,८९५.६७	२२,९४१,९३७.०३
जम्मा दायित्व तथा इक्विटी		८८,६२५,५६०.०५	८२,४०५,५९०.८४
सम्भावित दायित्व र प्रतिवद्धता		-	-
प्रति शेयर कुल सम्पत्ति मुल्य		५०९.९३	४९१.६४


प्रबन्धक
 (भोजराज पनेरु)


काषाध्यक्ष
 (भवानी पाठक)


ले.सु.स संयोजक
 (गोकर्ण कडेल)



अध्यक्ष
 (इन्द्रमणी गैरे)


लेखापरीक्षक
 (दशरथ सापकोटा)




जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
बिदुर ४, विदुर, नुवाकोट
मिति २०८०।०४।०१ देखि २०८१।०३।३१ सम्मको
आय व्यय(नाफा वा नोक्सान) विवरण

विवरण	टिप्पणी	यस बर्ष (रु)	गत बर्ष (रु)
ब्याज आम्दानी	१८	८,८९७,९०७.००	७,४९३,७४१.००
ब्याज खर्च	१९	४,६७८,५१७.००	४,६१४,७४०.००
खुद ब्याज आम्दानी		४,२१९,३९०.००	२,८७९,००१.००
बैंक तथा वित्तीय संस्थाबाट प्राप्त ब्याज आम्दानी	२०	३०७,७६५.९८	३८५,८५०.७९
खुद व्यापारिक आम्दानी		-	-
अन्य संचालन आम्दानी	२१	१,००२,८०३.७९	८७५,२१८.००
कुल संचालन आम्दानी		५,५२९,९५९.७७	४,१४०,०६९.७९
कर्जा नोक्सानी व्यवस्था खर्च/(फिर्ता आम्दानी)	२२	९३६,५००.००	२५४,४४४.३९
खुद संचालन आम्दानी		४,५९३,४५९.७७	३,८८५,६२५.४०
संचालन खर्च			
कर्मचारी खर्च	२३	१,४६३,२५४.००	१,४१९,३८५.४१
प्रसाशनिक खर्च	२४	१,७९३,७०४.००	१,४७५,२०२.००
ह्रासकट्टी तथा परिशोधन खर्च	२५	२३८,८३०.६०	२६०,३८८.११
संचालन नाफा वा नोक्सान		१,०९७,६९९.१७	७३०,६४९.८८
गैर संचालन आम्दानी	२६	१,३६७.०८	२४९,०४४.५२
आयकर अधिको नाफा		१,०९९,०३८.२५	९७९,६९४.४०
कर खर्च	२७		
चालु आयकर		२२२,३५८.८९	८४,३५४.००
स्थगन कर खर्च/(आम्दानी)		४५.००	-
खुद नाफा वा (नोक्सान)		८७६,६३४.३६	८९५,३४०.४०


प्रबन्धक
 (भोजराज पनेरु)


काषाध्यक्ष
 (भवानी पाठक)


ले.सु.स संयोजक
 (गोकर्ण कडेल)


अध्यक्ष
 (इन्द्रमणी गैरे)



लेखापरीक्षक
 (दशरथ सापकोटा)




जनमुखी बहुउद्देशीय सहकारी संस्था लिमिटेड
बिदुर ४, विदुर, नुवाकोट
आ.ब. २०८१ साल आषाढ मसान्तको
नगद प्रवाह विवरण


विवरण	टिप्पणी	यस बर्ष (रु)	गत बर्ष (रु)
क.संचालन गतिविधिबाट नगद प्रवाह:			
आयकर ब्यवस्था अधिको नाफा		१,०९९,०३८.२५	९७९,६९४.४०
समायोजन:			
लाभांश आमदानी		-	(१४४,३१९.३१)
ह्रासकट्टी		२३८,८३०.६०	२६०,३८८.११
कर्जा नोक्सानी ब्यवस्था		९३६,५००.००	२५४,४४४.३९
वाह्य ऋणको ब्याज खर्च		-	-
संचालन सम्पत्ति तथा दायित्वमा भएको परिवर्तन:			
निक्षेप हिसाबमा वृद्धि (कमी)		३,९८१,४१०.७२	(२,२२१,२९६.२८)
अन्य दायित्वमा वृद्धि (कमी)		४१४,३६०.००	(९९१,४२५.३९)
कर्मचारी लाभ दायित्वमा वृद्धि (कमी)		४०१,७५२.००	३६८,१४९.००
आयकर सम्पत्तिमा (वृद्धि) कमी		३८,१८९.०९	१७,०६७.०३
ऋण सापटीमा कमी(वृद्धि)		(७,३३६,७१७.००)	३,२१०,६५९.००
अशुल गर्न बाँकी ब्याजमा कमी(वृद्धि)		(५२५,९२१.००)	१,११०,२६१.००
अन्य सम्पत्ति कमी(वृद्धि)		-	-
आयकर भुक्तानी अघि संचालन गतिविधिबाट नगद प्रवाह		(७५२,५५७.३४)	२,८४३,६२१.९५
घटाउने:			
आयकर भुक्तानी		(८४,३५४.००)	(६९,९३९.००)
		(८३६,९११.३४)	२,७७३,६८२.९५
ख.लगानी कारोवारबाट नगद प्रवाह:			
सम्पत्ति तथा उपकरण खरिद		(६,०००.००)	-
सम्पत्ति तथा उपकरण विक्रि		-	-
अदृश्य सम्पत्ति (खरिद) विक्रि		-	-
लगानी हिसाबमा कमी (वृद्धि)		-	११५,९००.००
लाभांश आमदानी		-	१४४,३१९.३१
		(६,०००.००)	२६०,२१९.३१
ग.वित्तीय कारोवारबाट नगद प्रवाह:			
चुक्ता शेयर पुंजीमा भएको वृद्धि(शेयर फिर्ता)		६१८,६००.००	३,००२,४००.००
ऋण दायित्वमा वृद्धि (कमी)		-	-
लाभांश भुक्तानी		-	-
कोषहरुको वितरण समायोजन		(२२३,२७५.७२)	(२५३,६११.९८)
		३९५,३२४.२८	२,७४८,७८८.०२
कुल गतिविधिबाट नगद प्रवाह(क+ख+ग)		(४४७,५८७.०६)	५,७८२,६९०.२८
यस आर्थिक वर्षको शुरुको बैंक तथा नगद मौज्दात		१३,३८९,६२४.२६	७,६०६,९३३.९८
यस आ.ब.को अन्त्यको कुल बैंक तथा नगद मौज्दात		१२,९४२,०३७.२०	१३,३८९,६२४.२६


प्रबन्धक
(भोजराज पनेरु)


काषाध्यक्ष
(भवानी पाठक)


ले.सु.स संयोजक
(गोकर्ण कडेल)


अध्यक्ष
(इन्द्रमणी गैरे)



लेखापरीक्षक
(दशरथ सापकोटा)




जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
बिदुर ४, विदुर, नुवाकोट
मिति २०८०।०४।०१ देखि २०८१।०३।३१ सम्मको
अन्य विस्तृत आम्दानी को विवरण


विवरण	टिप्पणी	यस वर्ष (रु)	गत वर्ष (रु)
यस वर्षको मुनाफा		८७६,६३४.३६	८९४,३४०.४०
आयकर पछिको अन्य विस्तृत आम्दानी			
क) नाफा/नोक्सानमा पुनःवर्गिकरण नगरिने बुंदाहरु			
उचित मुल्याङ्कनबाट गरिएका इक्विटी उपकरणका लगानीबाट भएको नाफा/(नोक्सान)		-	-
पुनःमुल्याङ्कनबाट भएको नाफा/(नोक्सान)		-	-
परिभाषित लाभ योजनाबाट विमाङ्कित नाफा/(नोक्सान)		-	-
माथि उल्लेख गरिएका बुंदाहरुको आयकर		-	-
नाफा/नोक्सानमा पुनःवर्गिकरण नगरिएका खुद अन्य विस्तृत आम्दानी		-	-
ख) नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न सकिने बुंदाहरु			
नगद प्रवाहको हेजिङ्गबाट भएको नाफा/(नोक्सान)		-	-
वैदेशिक संचालनको कारण वित्तीय सम्पत्तिको विनिमय परिवर्तन गर्दा हुने सटही नाफा/(नोक्सान)		-	-
माथि उल्लेख गरिएका बुंदाहरुको आयकर		-	-
नाफा/नोक्सानमा वर्गिकरण नगरिएका अन्य खुद विस्तृत आम्दानी		-	-
नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न सकिने खुद अन्य विस्तृत आम्दानी		-	-
आयकर पछिको यस वर्षको अन्य विस्तृत आम्दानी		-	-
यस वर्षको कुल विस्तृत आम्दानी		८७६,६३४.३६	८९४,३४०.४०
यस वर्षको कुल विस्तृत आम्दानी को बाँडफाँड			
शेयरधनि		८७६,६३४.३६	८९४,३४०.४०


प्रबन्धक
(भोजराज पनेरु)


काषाध्यक्ष
(भवानी पाठक)


ले.सु.स संयोजक
(गोकर्ण कडेल)


अध्यक्ष
(इन्द्रमणी गैरे)


लेखापरीक्षक
(दशरथ सापकोटा)



जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
बिदुर ४, विदुर, नुवाकोट
स्वामित्वको अंशमा (इक्वीटी) भएको परिवर्तन सम्बन्धी विवरण
आ.व. २०८०/८१


विवरण	शेयर पुंजी (रु)	संचित नाफा नोक्सान (रु)	साधारण जगेडा कोष (रु)	अन्य कोष (रु)	कुल रकम (रु)
आ.व. २०७९/८० को शुरु मौज्जात	१३,७५८,८००.००	-	४,०७०,८९५.२८	१,४६८,११३.३३	१९,२९७,८०८.६१
समायोजन					-
समायोजित शुरु मौज्जात	१३,७५८,८००.००	-	४,०७०,८९५.२८	१,४६८,११३.३३	१९,२९७,८०८.६१
आ.व. २०७९/८० को थपघट	३,००२,४००.००			(२५३,६११.९८)	२,७४८,७८८.०२
आ.व. २०७९/८० नाफा(नोक्सान)		८९५,३४०.४०			८९५,३४०.४०
अन्य कोषमा बाँडफाँड		(८९५,३४०.४०)	२२३,८३५.१०	६७१,५०५.३०	-
आ.व. २०७९/८० सम्मको अन्तिम मौज्जात	१६,७६१,२००.००	-	४,२९४,७३०.३८	१,८८६,००६.६५	२२,९४१,९३७.०३
समायोजन					-
समायोजित शुरु मौज्जात	१६,७६१,२००.००	-	४,२९४,७३०.३८	१,८८६,००६.६५	२२,९४१,९३७.०३
आ.व. २०८०/८१ को थपघट	६१८,६००.००			(२२३,२७५.७२)	३९५,३२४.२८
आ.व. २०८०/८१ नाफा(नोक्सान)		८७६,६३४.३६			८७६,६३४.३६
अन्य कोषमा बाँडफाँड		(८७६,६३४.३६)	२१९,१५८.५९	६५७,४७५.७७	-
आ.व. २०८०/८१ सम्मको अन्तिम मौज्जात	१७,३७९,८००.००	-	४,५१३,८८८.९७	२,३२०,२०६.७०	२४,२१३,८९५.६७


जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
बिदुर ४, विदुर, नुवाकोट
आ.व. २०८१ साल आषाढ मसान्तको
कोष बाँडफाँड हिसाब

विवरण	रकम
यस वर्षको खुद नाफा	८७६,६३४.३६

कोषको नाम	प्रतिशत	गत आ.व.सम्म बाँकी	यस वर्ष वितरण/खर्च	गत आ.व.को बाँकी	यस आ.व. मा थप	यस आ.व. मा बाँकी
साधारण जगेडा कोष	२५ प्रतिशत	४,२९४,७३०.३८	-	४,२९४,७३०.३८	२१९,१५८.५९	४,५१३,८८८.९७
संरक्षित पुँजि फिर्ता कोष	२५ प्रतिशत	१६७,८७६.३३	(१४८,२३५.००)	१९,६४१.३३	१६४,३६८.९४	१८४,०१०.२७
सहकारी प्रवर्द्धन कोष	०.५ प्रतिशत	१२,५११.३२	-	१२,५११.३२	३,२८७.३८	१५,७९८.७०
शेयर लाभांश कोष	३५ प्रतिशत	४३१,८२०.३६	-	४३१,८२०.३६	१७१,४३६.७९	६०३,२५७.१५
कर्मचारी बोनस कोष	१५ प्रतिशत	७५,०४०.७२	(७५,०४०.७२)	-	७३,४७२.९२	७३,४७२.९२
सहकारी शिक्षा कोष	१० प्रतिशत	२३८,३८४.१०	-	२३८,३८४.१०	४८,९८१.९५	२८७,३६६.०५
संस्था विकास कोष	१० प्रतिशत	१४५,००२.४३	-	१४५,००२.४३	४८,९८१.९५	१९३,९८४.३८
घाटा पूर्ति कोष	१० प्रतिशत	३३५,००३.३९	-	३३५,००३.३९	४८,९८१.९५	३८३,९८५.३४
सामुदायिक विकास कोष	५ प्रतिशत	६९,५०२.९२	-	६९,५०२.९२	२४,४९०.९७	९३,९९३.८९
अन्य जोखिम व्यवस्थापन कोष	५ प्रतिशत	६९,५०२.९२	-	६९,५०२.९२	२४,४९०.९७	९३,९९३.८९
सदस्य कल्याण तथा हित कोष	१० प्रतिशत	३४१,३६२.१६	-	३४१,३६२.१६	४८,९८१.९५	३९०,३४४.११
जम्मा		६,१८०,७३७.०३	(२२३,२७५.७२)	४,९५७,४६१.३१	८७६,६३४.३६	६,८३४,०९५.६७


प्रबन्धक
(भोजराज पनेरु)


कोषाध्यक्ष
(भवानी पाठक)


ले.सु.स संयोजक
(गोकर्ण कडेल)


अध्यक्ष
(इन्द्रमणी गैर)


लेखापरीक्षक
(दशरथ सापकोटा)



जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
बिदुर ४, विदुर, नुवाकोट
आ.व. २०८०/८१ को वित्तीय विवरण सम्बन्धि अनुसूचि तथा टिप्पणी

४ नगद तथा नगद समान

क्र.सं.	विवरण	यस बर्ष (रु)	गत बर्ष (रु)
१	ढुक्टीमा रहेको नगद मौज्दात	१,२७४,९६३.८१	१,१४५,०१०.८१
२	बैंक तथा वित्तीय संस्था संग रहेको मौज्दात		
३	क वर्गका वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात		
४	कृषी विकास बैंक लि.(त्रिशुली शाखा)	७,५००.००	७,५००.००
५	ग्लोबल बैंक लि.(बट्टार शाखा)	५२,४९८.६१	१३,६७०.७१
६	हिमालयन बैंक लि.(बट्टार शाखा)	४७८,११७.४४	२९३,७५७.००
७	ख वर्गका वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	-	-
८	ग वर्गका वित्तीय संस्थामा रहेको मौज्दात	-	-
९	घ वर्गका वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	-	-
१०	अन्य सहकारी तथा वित्तीय संस्थामा रहेको मौज्दात	-	-
११	राष्ट्रिय सहकारी बैंक लि. (विदुर शाखा)	१०,६०२,८५८.१३	११,६०३,५८६.५३
१२	जिल्ला सहकारी संघ, नुवाकोट	५२६,०९९.२१	३२६,०९९.२१
१३	३ महिना भन्दा कम अवधिको मुद्दति मौज्दात	-	-
जम्मा		१२,९४२,०३७.२०	१३,३८९,६२४.२६

नगद तथा नगद समानलाई वित्तीय अवस्थाको विवरणमा अपलेखित लागतमा पहिचान गरिन्छ । भल्टमा राखिएको नगदको भौतिक तथा वित्तीय जोखिम न्युनीकरणको लागि बीमा गरिएको छ । तरलता र व्यावसायीक आवश्यकताका आधारमा भल्टमा रकमको व्यवस्थापन गरिएको छ । नगद तथा नगद समानमा रहेको मौज्दातमा स्थानीय बैंक तथा वित्तीय संस्था र सहकारी संघमा रहेको मौज्दातलाई समावेश गरिएको छ ।

वित्तीय लगानीलाई तीन वा तीन महिना भन्दा कम परिपक्वता रहेको अवस्थामा नगद तथा नगद समानको रुपमा वर्गीकृत गरिएको छ । यी लगानीहरूमा बैंक तथा वित्तीय संस्था र सहकारी संघसँगको मौज्दात पर्दछन् जुन अत्याधिक तरल मानिन्छ र संस्थाले छोटो प्रतिबद्धता प्रबन्ध गर्ने उद्देश्यका लागि राखिएको हुन्छन् ।

५ मुद्दती मौज्दात


क्र.सं.	विवरण	यस बर्ष (रु)	गत बर्ष (रु)
१	३ महिना भन्दा बढी अवधिको मुद्दति मौज्दात	-	-
जम्मा		-	-


आर्थिक वर्ष समाप्त भएको तीन महिना पछि परिपक्वता हुने अवस्थामा रहेका वित्तीय संस्था र सहकारी संघमा मुद्दती मौज्दातलाई यसमा देखाइएको छ ।


६ सदस्यलाई दिएको ऋण सापटी

क्र.सं.	विवरण	यस बर्ष (रु)	गत बर्ष (रु)
१	ऋण सापटी	६८,६५१,३७१.००	६१,३१४,६५४.००
२	घटाउने: कर्जा नोक्सानी व्यवस्था	४,२००,७९६.००	३,२६४,२९६.००
	जम्मा	६४,४५०,५७५.००	५८,०५०,३५८.००
३	जोड्ने: असुल गर्न बाँकी ब्याज	३,९२०,७५०.००	३,३९४,८२९.००
	जम्मा	६८,३७१,३२५.००	६१,४४५,१८७.००

असुल गर्न बाँकी ब्याज रकममा खराब कर्जाको अशुल हुन बाँकी ब्याज, हर्जना तथा जरिवाना को रकम समावेश गरिएको छैन । संस्थाको व्यवस्थापन, उक्त रकम भविष्यमा अशुली हुने नहुनेमा पुर्णरुपमा विश्वस्त नरहेकाले सो रकम समावेश नगरिएको हो ।



पुबन्धक
 (भैरज पनेरु)


काषाध्यक्ष
 (भवानी पाठक)


ले.सु.स संयोजक
 (गोकर्ण कडेल)


अध्यक्ष
 (इन्द्रमणी गैरे)


लेखापरीक्षक
 (दशरथ सापकोटा)



६.१ कर्जा नोक्सानी व्यवस्था

क्र.सं.	विवरण	यस वर्ष (रु)	गत वर्ष (रु)
१	कर्जा नोक्सानी व्यवस्था:		
२	आ.व.शुरुको व्यवस्था मौज्दात	३,२६४,२९६.००	३,००९,८५१.६१
३	जोडःयस वर्ष थप व्यवस्था	९३६,५००.००	२५४,४४४.३९
४	न्युनःयस वर्ष व्यवस्था फिर्ता	-	-
	जम्मा	४,२००,७९६.००	३,२६४,२९६.००

सहकारीले सहकारी विभागद्वारा निर्देशन भए बमोजिम कर्जा नोक्सानी व्यवस्था गर्ने नीति लिई सोहि अनुसारको कर्जा नोक्सानी व्यवस्था गर्न प्रयत्नरत रहेका छौं ।

६.२ शिर्षकगत कर्जा सापटीको विश्लेषण

क्र.सं.	विवरण	यस वर्ष (रु)	गत वर्ष (रु)
१	व्यावासायिक / व्यापारिक कर्जा	३६,३६४,३७८.००	३३,९५०,७४३.००
२	कृषी कर्जा	२०,७६०,३८४.००	१९,३२७,१२७.००
३	घरायसि कर्जा	११,३१०,५९३.००	७,८२०,७६८.००
४	व्यक्तिगत कर्जा	७५,०००.००	७५,०००.००
५	स्वरोजगार कर्जा	१४१,०१६.००	१४१,०१६.००
	जम्मा	६८,६५१,३७१.००	६१,३१४,६५४.००

७ लगानी हिसाब

क्र.सं.	विवरण	यस वर्ष (रु)	गत वर्ष (रु)
१	जिल्ला सहकारी संघ लि.(शेयर खरिद)	३००,०००.००	३००,०००.००
२	राष्ट्रिय सहकारी बैक (शेयर खरिद)	१,०१०,०००.००	१,०१०,०००.००
३	बहुउद्देश्यीय सहकारी संघ लि.,नुवाकोट(शेयर खरिद)	१०,०००.००	१०,०००.००
	जम्मा	१,३२०,०००.००	१,३२०,०००.००


सूचिकृत नभएको इक्वीटी शेयरहरु लागत मूल्यमा अभिलेखन गरीएको छ, किनभने वित्तीय विवरणको अन्त्य मितिमा यी लगानीका बजार मूल्यलाई प्रतिनिधित्व गर्ने सबै भन्दा उचित मूल्य नै लागत मूल्य हो । व्यवस्थापनले संस्थासँग भएका सूचिकृत नभएको शेयर लगानीहरुको हानी/नोक्सानी मूल्याङ्कन गरेको छ र लगानी मूल्यमा स्थायी गिरावट भएको प्रमाण नहुँदा हानी/नोक्सानी जरुरी हुँदैन भन्ने निष्कर्ष निकालेको छ ।


८ आयकर सम्पत्ति

क्र.सं.	विवरण	यस वर्ष (रु)	गत वर्ष (रु)
१	चालु आयकर सम्पत्ति	७९,९९६.०४	११०,१०५.१३
२	गतवर्षहरुको कर सम्पत्ति	२५,७५१.१३	११०,१०५.१३
३	चालु वर्षको आयकर सम्पत्ति	४६,९६४.९९	-
४	चालु आयकर दायित्व	२२२,३५८.८९	८४,३५४.००
५	गतवर्षहरुको कर दायित्व	-	-
६	चालु वर्षको आय कर दायित्व	२२२,३५८.८९	८४,३५४.००
७	खुद आयकर सम्पत्ति वा दायित्व	(१५०,४४२.८५)	२५,७५१.१३


चालु कर सम्पत्तिहरुमा आन्तरिक राजस्व कार्यलयलाई भुक्तान गरिएको किस्ताबन्दी आय कर, स्रोतमा कर कट्टी गरिएको दावि योग्य रकम तथा पछिल्ला वर्षहरुबाट सारिएका अग्रिम कर भुक्तानी र ती वर्षमा तिर्नु पर्ने आयकर (जुन त्यस वर्षमा प्रयोग हुने कर दर प्रयोग गरेर गणना गरिएको) को खुद रकम समावेश हुन्छन् । त्यस्तै आय कर दायित्वमा आयकर ऐन २०५८ को प्रावधान अनुसार व्यवस्था गरिएको रकम समावेश हुन्छन् ।


प्रबन्धक
(भोजराज पनेरु)


काषाध्यक्ष
(भवानी पाठक)


ले.सु.स संयोजक
(गोकर्ण कडेल)


अध्यक्ष
(इन्द्रमणी गैर)


लेखापरीक्षक
(दशरथ सापकोटा)




८.१ आयकर दायित्व गणना


क्र.सं.	विवरण	यस बर्ष (रु)	गत बर्ष (रु)
१	कर अधिको नाफा (नाफा वा नोक्सान हिसाब अनुसार)	१,०९९,०३८.२५	९,७९,६९४.४०
२	आयमा समावेश गर्नुपर्ने रकम		
३	लाभांश आमदानी	-	(१४४,३१९.३१)
४	आयमा समावेश गर्नुपर्ने रकम		
५	संस्था विकास कोष सहयोग	-	-
६	अन्य आमदानी	-	-
७	आयको गणना गर्दा कट्टी नहुने खर्च		
८	वित्तीय विवरण अनुसारको त्तिखर्च	२३८,८३०.६०	-
९	कर्मचारी बोनस व्यवस्था	-	-
१०	गत आ.व.कर खर्च	-	१,७००.००
११	अमान्य खर्च	१,१२५,०००.००	८५०,०००.००
१२	आयको गणना गर्दा कट्टी हुने खर्चहरु		
१३	आयकर व्यवस्था अनुसारको त्तिखर्च	(२३९,२७९.९२)	-
१४	नगद भुक्तानी व्यवस्था खर्च:		
१५	कर्मचारी बोनस व्यवस्था(गत बर्षको भुक्तानी)	-	-
१६	करयोग्य आय	२,२२३,५८८.९३	१,६८७,०७५.०९
१७	कर दायित्व (१० प्रतिशत)	२२२,३५८.८९	८४,३५४.००
	जम्मा	२२२,३५८.८९	८४,३५४.००

१० स्थगन कर सम्पत्ति वा दायित्व


क्र.सं.	विवरण	यस बर्ष (रु)	गत बर्ष (रु)
क	वित्तीय विवरण अनुसार किताबी मुल्य		
१	सम्पत्ति तथा उपकरण तथा अदृश्य सम्पत्ति	५,९२८,०८७.८३	६,९६०,९१८.४३
२	सदस्यलाई दिएको ऋणमा पाउनुपर्ने ब्याज रकम	-	-
	जम्मा	५,९२८,०८७.८३	६,९६०,९१८.४३
ख	आय विवरण अनुसार दावी योग्य रकम		
१	सम्पत्ति तथा उपकरण	५,९२७,६३८.५१	६,९६०,९१८.४३
२	कर्मचारी बोनस व्यवस्था	-	-
	जम्मा	५,९२७,६३८.५१	६,९६०,९१८.४३
१	अस्थायी फरक (ख-क)	(४४९.३२)	-
२	करको दर	१०%	५%
३	आर्थिक बर्ष असार मसान्तको स्थगन कर सम्पत्ति वा (दायित्व)	(४५.००)	-
४	गत आर्थिक बर्षको स्थगन कर सम्पत्ति वा (दायित्व)	-	-
५	यस बर्षको थपघट	(४५.००)	-
६	नाफा वा नोक्सानमा लेखाकन भएको स्थगन कर आमदानी	(४५.००)	-
७	अन्य विस्तृत आमदानीमा लेखाकन भएको स्थगन कर	-	-
८	इक्विटीमा प्रत्यक्ष लेखाकन भएको स्थगन कर	-	-
	जम्मा स्थगन कर सम्पत्ति वा (दायित्व)	(४५.००)	-


पुर्नराज पनेरु
(भोजराज पनेरु)


कोषाध्यक्ष
(भवानी पाठक)


ले.सु.स संयोजक
(गोकर्ण कडेल)


अध्यक्ष
(इन्द्रमणी गैरे)


लेखापरीक्षक
(दशरथ सापकोटा)



११ अन्य सम्पत्ति

क्र.सं.	विवरण	यस वर्ष (रु)	गत वर्ष (रु)
१	पेशकी हिसाब:	-	-
२	कर्मचारी पेशकी	-	-
३	धरौटी हिसाब:		
४	कृषी सामाग्री कम्पनी लिमिटेड	१२,०००.००	१२,०००.००
५	नेपाल टेलिकम	२,०००.००	२,०००.००
६	विदुर खानेपानी समिति	७,०००.००	७,०००.००
७	भुक्तानी पाउनुपर्ने हिसाब:		
८	अन्य पाउनुपर्ने हिसाब(रेमिट्यान्स कम्पनी)	४३,११०.०२	४३,११०.०२
९	अग्रिम भुक्तानी खर्च	-	-
	जम्मा	६४,११०.०२	६४,११०.०२

अन्य सम्पत्तिहरूमा ती सम्पत्तिहरू समावेश छन्, जुन वित्तीय विवरणहरूमा छुट्टै वर्गीकरण नगरी देखाइएको छ। लिनुपर्ने रकम, अग्रिम भुक्तानी र धरौटी र अग्रिम भुक्तानी भएका कर्मचारी पेशकी रकमहरू अन्य सम्पत्तिमा वर्गीकृत छन्।

१२ सदस्यहरूबाट संकलन गरिएको निक्षेप


क्र.सं.	विवरण	यस वर्ष (रु)	गत वर्ष (रु)
१	दैनिक बचत	१३,३६२,७६२.४६	१२,७९५,५७४.७४
२	मासिक बचत	१६,०९३,२८८.०३	१४,३१५,६३९.०३
३	ऋण भुक्तानी बचत	१०६,७२५.००	१३१,४२५.००
४	साधारण बचत	४,०५५,०९८.४६	२,६९२,१०६.४६
५	बाल बचत	१२६,२६४.००	६३,०२९.००
६	आवधिक बचत	१८,३५८,४५१.००	१५,२१४,६९९.००
७	स्वरोजगार बचत	५१,९७८.००	५४,४९८.००
८	खुत्रुके बाल बचत	४,८२२,५०२.००	७,६६९,९३५.००
९	जनमुखी बचत	१,०८०,३२६.००	१,१३९,०७८.००
	जम्मा	५८,०५७,३९४.९५	५४,०७५,९८४.२३
२	जोड्ने: भुक्तानी दिन बांकी व्याज रकम	-	-
	जम्मा	५८,०५७,३९४.९५	५४,०७५,९८४.२३


१३ कर्मचारी लाभ दायित्व

क्र.सं.	विवरण	यस वर्ष (रु)	गत वर्ष (रु)
१	कर्मचारी संचय कोष	२,१९०,३५५.००	१,७८८,६०३.००
	जम्मा	२,१९०,३५५.००	१,७८८,६०३.००

सहकारी नियमावली अनुसार मुनाफालाई विभिन्न कोषहरूमा बाँडफाँड गर्दा कर्मचारी बोनस कोषमा पनि रकम बाँडफाँड गरिएको छ। कोषमा रहेको रकम साधारण सभाको स्विकृती पछि मात्र वितरण गर्नुपर्ने कानुनी प्रावधानले गर्दा, कर्मचारी बोनस कोषमा रकमलाई कोष अर्न्तगत नै लेखाकन गरिएको छ। त्यसैगरी रोजगारीको अन्तपछि भुक्तानी हुने संचयकोष बचत रकम सरलीकृत प्रक्रिया अनुसार लागत मुल्यका आधारमा लेखाकन गरिएको छ।


प्रबन्धक
(भोजराज पनेरु)


काषाध्यक्ष
(भवानी पाठक)


ले.सु.स संयोजक
(गोकर्ण कडेल)


अध्यक्ष
(इन्द्रमणी गैरे)


लेखापरीक्षक
(दशरथ सापकोटा)



१४ अन्य दायित्व

क्र.सं.	विवरण	यस बर्ष (रु)	गत बर्ष (रु)
१	भुक्तानी दिन बाँकी लेखापरिक्षण शुल्क	३९,४६९.००	३३,४५०.००
२	व्याज मुलतवी	३,९२०,७५०.००	३,३९४,८२९.००
३	बैधानिक दायित्व:		
४	व्याज कर	४०,०७३.००	१४६,४८७.००
५	ले.प. कर	५३९.००	४५०.००
६	बैठक भत्ता कर	१,२००.००	५,७००.००
७	सामाजिक सुरक्षा कर	२,१२८.३२	८,८७५.३२
८	लाभांश कर	९,२७५.२६	९,२७५.२६
	जम्मा	४,०१३,४२६.५८	३,५९९,०६६.५८

१५ शेयर पुँजी

क्र.सं.	विवरण	यस बर्ष (रु)	गत बर्ष (रु)
१	साधारण शेयर(प्रति कित्ता रु १०० का दरले)	१७,३७९,८००.००	१६,७६१,२००.००
	जम्मा	१७,३७९,८००.००	१६,७६१,२००.००

साधारण शेयर पुँजीले सहकारीले जारी गरेको साधारण शेयरको अंकित मूल्यको प्रतिनिधित्व गर्दछ ।


१६ साधारण जगेडा कोष

क्र.सं.	विवरण	यस बर्ष (रु)	गत बर्ष (रु)
१	श्रावण १ को मौज्दात	४,२९४,७३०.३८	४,०७०,८९५.२८
२	जोड्ने: अन्य कोषहरुबाट रकमान्तर भएको	-	-
३	जोड्ने: यस बर्षको खुद नाफाको २५ प्रतिशत रकम	२१९,१५८.५९	२२३,८३५.१०
४	जोड्ने: एनएफ आर एस अनुसार समायोजन	-	-
	जम्मा	४,५१३,८८८.९७	४,२९४,७३०.३८


सहकारी ऐन २०७४ को दफा ६८ मा भएको व्यवस्था अनुसार, प्रत्येक बर्षको खुद नाफाको कम्तीमा २५ प्रतिशत बराबरको रकम साधारण जगेडा कोषमा स्थानान्तरण गरिन्छ ।

१७ अन्य कोषहरु


क्र.सं.	विवरण	यस बर्ष (रु)	गत बर्ष (रु)
१	संरक्षित पुँजी कोष	१८४,०१०.२७	१६७,८७६.३३
२	सहकारी प्रवर्द्धन कोष	१५,७९८.७०	१२,५११.३२
३	शेयर लाभांश कोष	६०३,२५७.१५	४३१,८२०.३६
४	कर्मचारी बोनस कोष	७३,४७२.९२	७५,०४०.७२
५	सहकारी शिक्षा कोष	२८७,३६६.०५	२३८,३८४.१०
६	संस्था विकास कोष	१९३,९८४.३८	१४५,००२.४३
७	घाटा पुर्ति कोष	३८३,९८५.३४	३३५,००३.३९
८	सामुदायिक विकास कोष	९३,९९३.८९	६९,५०२.९२
९	अन्य जोखिम व्यवस्थापन कोष	९३,९९३.८९	६९,५०२.९२
१०	सदस्य कल्याण तथा हित कोष	३९०,३४४.११	३४१,३६२.१६
	जम्मा	२,३२०,२०६.७०	१,८८६,००६.६५


प्रबन्धक
(भोजराज पनेरु)


काषाध्यक्ष
(भवानी पाठक)


ले.सु.स संयोजक
(गोकर्ण कडेल)


अध्यक्ष
(इन्द्रमणी गैरे)


लेखापरीक्षक
(दशरथ सापकोटा)



१८ ब्याज आम्दानी

क्र.सं.	विवरण	यस बर्ष (रु)	गत बर्ष (रु)
१	सदस्यलाई दिएको ऋण सापटीको ब्याज आम्दानी	८,८९७,९०७.००	७,४९३,७४९.००
	जम्मा	८,८९७,९०७.००	७,४९३,७४९.००

सहकारी विभागको निर्देशन अनुसार नगदमा प्राप्त भएको ब्याज रकमलाई मात्र ब्याज आम्दानी स्वरूप लेखाकन गरिएको छ। साना तथा मझौला निकायलाई लागु हुने नेपाल वित्तिय प्रतिवेदन मान (NFRS FOR SMEs) अनुसार यस अर्थिक बर्षको असार मसान्त सम्म पाकिसकेको तर अशुल हुन बाँकी ब्याज रकमलाई आम्दानी मा जनाउनु पर्ने व्यवस्था भएता पनि सोको अनुपालना गरिएको छैन।

१९ ब्याज खर्च

क्र.सं.	विवरण	यस बर्ष (रु)	गत बर्ष (रु)
१	सदस्यबाट संकलन गरिएको निक्षेपमा ब्याज खर्च	४,६७८,५९७.००	४,६९४,७४०.००
२	बैंक तथा वित्तिय संस्थालाई तिरेको ब्याज खर्च	-	-
	जम्मा	४,६७८,५९७.००	४,६९४,७४०.००

२० बैंक तथा वित्तिय संस्थाबाट प्राप्त ब्याज आम्दानी

क्र.सं.	विवरण	यस बर्ष (रु)	गत बर्ष (रु)
१	बैंक ब्याज आम्दानी	३०७,७६५.९८	३८५,८५०.७९
	जम्मा	३०७,७६५.९८	३८५,८५०.७९


२१ अन्य संचालन आम्दानी


क्र.सं.	विवरण	यस बर्ष (रु)	गत बर्ष (रु)
१	ऋण माग फाराम शुल्क	९,९००.००	१०,२००.००
२	जरिवाना तथा विलम्ब शुल्क	९४८,३८३.००	८२०,३७८.००
३	प्रवेश तथा सदस्यता शुल्क	१५,३४०.००	१५,२४०.००
४	खाता बन्द शुल्क	२०,६००.००	२९,४००.००
५	अन्य आम्दानी	८,५८०.७९	-
	जम्मा	१,००२,८०३.७९	८७५,२५८.००

२२ कर्जा नोक्सानी व्यवस्था


क्र.सं.	विवरण	यस बर्ष रु	गत बर्ष रु
१	असल कर्जा नोक्सानी व्यवस्था (असल कर्जामा १ प्रतिशत)	५१४,७३२.००	५८२,७६९.००
२	शंकास्पद कर्जा नोक्सानी व्यवस्था (शंकास्पद कर्जा ३५ प्रतिशत)	-	१९१,८००.००
३	खराब कर्जा नोक्सानी व्यवस्था (खराब कर्जा १०० प्रतिशत)	३,६८६,०६४.००	२,४८९,७२७.००
		४,२००,७९६.००	३,२६४,२९६.००
४	न्यून: गत बर्ष सम्मको व्यवस्था	३,२६४,२९६.००	३,००९,८५९.६९
	जम्मा	९३६,५००.००	२५४,४४४.३९


प्रबन्धक
(भाजिराज पनेरु)


काषाध्यक्ष
(भवानी पाठक)


ले.सु.स संयोजक
(गोकर्ण कडेल)


अध्यक्ष
(इन्द्रमणी गैर)


लेखापरीक्षक
(दशरथ सापकोटा)



२३ कर्मचारी खर्च

क्र.सं.	विवरण	यस वर्ष (रु)	गत वर्ष (रु)
१	तलब तथा भत्ता खर्च	१,३६३,०५४.००	१,३१७,५३०.४१
२	सञ्चयकोष खर्च	१००,२००.००	१०१,८५५.००
	जम्मा	१,४६३,२५४.००	१,४१९,३८५.४१

२४ प्रशासनिक खर्च

क्र.सं.	विवरण	यस वर्ष (रु)	गत वर्ष (रु)
१	मसलन्द तथा स्टेशनरी	६४,५१५.००	८८,४८०.००
२	इन्धन खर्च	११,०५०.००	११,४००.००
३	वार्षिक नविकरण तथा सेवा शुल्क	४,३००.००	-
४	संचार, टेलिफोन, विद्युत तथा खानेपानी महशुल खर्च	६२,१२५.००	५८,२९७.००
५	वाह्य लेखापरीक्षण खर्च	४०,०००.००	३३,९००.००
६	भैपरी आउने खर्च	३०,६७०.००	७७,०७०.००
७	साधारण सभा खर्च	२३१,४७०.००	१९३,६५०.००
८	मर्मत संभार खर्च	६,३२४.००	-
९	समिति बैठक खर्च	१६२,०००.००	१०३,०००.००
१०	अधिति सत्कार खर्च	३७,१२०.००	४०,१०५.००
११	सहकारी शिक्षा तथा तालिम खर्च	१,१२५,०००.००	८५७,७५०.००
१२	जन्मदिन उपहार केक खरिद खर्च	१८,०७५.००	११,५५०.००
१३	कर खर्च	१,०५५.००	-
	जम्मा	१,७९३,७०४.००	१,४७५,२०२.००

२५ हासकट्टी र परिशोधन खर्च

क्र.सं.	विवरण	यस वर्ष (रु)	गत वर्ष (रु)
१	सम्पत्ति र उपकरणमा हासकट्टी	२३८,८३०.६०	२६०,३८८.११
२	अदृश्य सम्पत्तिमा परिशोधन खर्च	-	-
	जम्मा	२३८,८३०.६०	२६०,३८८.११

२६ गैर संचालन आम्दानी


क्र.सं.	विवरण	यस वर्ष (रु)	गत वर्ष (रु)
१	लाभांश आम्दानी	-	१४४,३१९.३१
२	संरक्षित पुंजी फिर्ता आम्दानी	१,३६७.०८	७,७२५.२१
३	विविध आम्दानी	-	९७,०००.००
	जम्मा	१,३६७.०८	२४९,०४४.५२


संचालन आयसँग प्रत्यक्ष सम्बन्ध नभएका आयहरु यस शिर्षक अन्तर्गत प्रस्तुत गरिन्छ ।

२७ कर खर्च


क्र.सं.	विवरण	यस वर्ष रु	गत वर्ष रु
१	चालु आयकर खर्च(बुदा नं ८.१)	२२२,३५८.८९	८४,३५४.००
२	स्थगन कर खर्च	-	-
३	स्थगन कर आम्दानी (बुदा नं १०)	४५.००	-



प्रबन्धक
(भोजराज पनेरु)


काषाध्यक्ष
(भवानी पाठक)


ले.सु.स संयोजक
(गोकर्ण कडेल)


अध्यक्ष
(इन्द्रमणी गैरे)


लेखापरीक्षक
(दशरथ सापकोटा)



जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
बिदुर ४, बिदुर, नुवाकोट
आर्थिक वर्ष २०८०/८१ को सम्पत्ति तथा उपकरण विवरण

९. सम्पत्ति तथा उपकरण विवरण र अदृश्य सम्पत्तिको विवरण


विवरण	सम्पत्ति तथा उपकरण					यस वर्षसम्म जम्मा (रु.)	अदृश्य सम्पत्ति सफ्टवेयर	यस वर्षसम्म जम्मा (रु.)
	जग्गा	भवन	कार्यालय सामान तथा कम्प्युटर उपकरण	फर्निचर तथा फिक्चर्स	अन्य सम्पत्ति तथा उपकरण			
क. परलमोल								
(क) गत वर्षको मौज्दात	१,९५०,०००.००	४,०६७,२७९.३३	४३,३८४.५४	९०,३१६.०४	९,९३८.५२	६,१६०,९१८.४३	-	-
(ख) यस वर्ष थप	-	-	-	६,०००.००	-	६,०००.००	-	-
(ग) यस वर्ष पुनमुल्यांकन / पुनलेखन	-	-	-	-	-	-	-	-
(घ) यस वर्षको विक्रि	-	-	-	-	-	-	-	-
(ङ) यस वर्षको अपलेखन	-	-	-	-	-	-	-	-
कुल परलमोल (क+ख+ग-घ-ङ)	१,९५०,०००.००	४,०६७,२७९.३३	४३,३८४.५४	९६,३१६.०४	९,९३८.५२	६,१६६,९१८.४३	-	-
ख. हास कट्टी								
(क) गत वर्ष सम्मको	-	-	-	-	-	-	-	-
(ख) यस वर्षको	-	२०३,३६३.९७	१०,८४६.१४	२३,१२९.७२	१,४९०.७७	२३८,८३०.६०	-	-
(ग) हास कट्टी पुनमुल्यांकन / पुनलेखन	-	-	-	-	-	-	-	-
(घ) हास कट्टी रकम समायोजन र फिर्ता	-	-	-	-	-	-	-	-
(ङ) यस वर्षको परिशोधन खर्च	-	-	-	-	-	-	-	-
कुल हासकट्टी तथा परिशोधन खर्च (क+ख+ग-घ-ङ)	-	२०३,३६३.९७	१०,८४६.१४	२३,१२९.७२	१,४९०.७७	२३८,८३०.६०	-	-
ग. बुक भ्यालु(क-ख)	१,९५०,०००.००	३,८६३,९१५.३६	३२,५३८.४०	७३,१८६.३२	८,४४७.७५	५,९२८,०८७.८३	-	-
घ. पुंजीगत निर्माण (पुंजीकरण गरिनु पर्ने)	-	-	-	-	-	-	-	-
जम्मा (यस वर्ष)	१,९५०,०००.००	३,८६३,९१५.३६	३२,५३८.४०	७३,१८६.३२	८,४४७.७५	५,९२८,०८७.८३	-	-
जम्मा (गत वर्ष)	१,९५०,०००.००	४,०६७,२७९.३३	४३,३८४.५४	९०,३१६.०४	९,९३८.५२	६,१६०,९१८.४३	-	-

जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
बिदुर ४, बिदुर, नुवाकोट
आर्थिक वर्ष २०८०/८१ को स्थिर सम्पत्तिको थपघट तथा हासकट्टी विवरण

विवरण	परिमाण	हसदर	शुरु मौज्जात	खरिद	यस वर्ष विक्रि	जम्मा	हासकट्टी रकम (रु)	हासकट्टी पछिको मौज्जात (रु)
जग्गा तथा भवन:								
जग्गा	५ आना	-	१,९५०,०००.००	-	-	१,९५०,०००.००	-	१,९५०,०००.००
भवन	१ वटा	५%	४,०६७,२७९.३३	-	-	४,०६७,२७९.३३	२०३,३६३.९७	३,८६३,९१५.३६
जम्मा			६,०१७,२७९.३३	-	-	६,०१७,२७९.३३	२०३,३६३.९७	५,८१३,९१५.३६
फर्निचर तथा फिक्चर्स:								
अफिस काउन्टर	१ सेट	२५%	१५,३९४.४२	-	-	१५,३९४.४२	३,८४८.६१	११,५४५.८१
रिसेप्सन काउन्टर	१ सेट	२५%	५,७३७.५०	-	-	५,७३७.५०	१,४३४.३८	४,३०३.१२
अफिस टेबल	३ थान	२५%	५,६५९.५०	-	-	५,६५९.५०	१,४१४.८८	४,२४४.६२
अफिस दराज(स्टील)	२ थान	२५%	४,३४६.४२	-	-	४,३४६.४२	१,०८६.६१	३,२५९.८१
काठको दराज	५ थान	२५%	१२,९०९.३७	-	-	१२,९०९.३७	३,२२७.३४	९,६८२.०३
अफिस कुर्सी	३ थान	२५%	११,५१५.१३	-	-	११,५१५.१३	२,८७८.७८	८,६३६.३५
प्लाष्टिक कुर्सी	२० थान	२५%	२,९३०.३०	-	-	२,९३०.३०	७३२.५८	२,१९७.७२
प्लाष्टिक कुर्सी	१० थान	२५%	-	६,०००.००	-	६,०००.००	५५०.६८	५,४४९.३२
टि टेबल	१ थान	२५%	१,१४७.५०	-	-	१,१४७.५०	२८६.८८	८६०.६२
पार्टेशन तथा रयाक	१ सेट	२५%	११,४७५.००	-	-	११,४७५.००	२,८६८.७५	८,६०६.२५
फर्निचर पार्टेशन	१ सेट	२५%	१५,७७८.१२	-	-	१५,७७८.१२	३,९४४.५३	११,८३३.५९
टुल बक्स	१ थान	२५%	३,४२२.७८	-	-	३,४२२.७८	८५५.७०	२,५६७.०८
जम्मा			९०,३१६.०४	६,०००.००	-	९६,३१६.०४	२३,१२९.७२	७३,१८६.३२
कम्प्युटर,प्रिन्टर तथा कार्यालय उपकरण:								
कम्प्युटर सेट	४ सेट	२५%	३५,६२३.८२	-	-	३५,६२३.८२	८,९०५.९६	२६,७१७.८६
फोटोकपी मेसिन	१ थान	२५%	१,४३२.६०	-	-	१,४३२.६०	३५८.१५	१,०७४.४५
प्रिन्टर क्यानन	१ थान	२५%	६,३२८.१२	-	-	६,३२८.१२	१,५८२.०३	४,७४६.०९
जम्मा			४३,३८४.५४	-	-	४३,३८४.५४	१०,८४६.१४	३२,५३८.४०
अन्य सम्पत्ति:								
स्प्रिंकर	१ सेट	१५%	३,०७०.६२	-	-	३,०७०.६२	४६०.५९	२,६१०.०३
प्रोजेक्टर	१ सेट	१५%	३,०७०.६२	-	-	३,०७०.६२	४६०.५९	२,६१०.०३
पानी ताल्ने पम्प	१ थान	१५%	३,७९७.२८	-	-	३,७९७.२८	५६९.५९	३,२२७.६९
जम्मा			९,९३८.५२	-	-	९,९३८.५२	१,४९०.७७	८,४४७.७५
कुल जम्मा			६,१६०,९१८.४३	६,०००.००	-	६,१६६,९१८.४३	२३८,८३०.६०	५,९२८,०८७.८३


प्रबन्धक
(भोजराज पनेरु)


काषाध्यक्ष
(भवानी पाठक)


ले.सु.स संयोजक
(गोकर्ण कडेल)


अध्यक्ष
(इन्द्रमणी गैरे)


लेखापरीक्षक
(दशरथ सापकोटा)



जनमुखी बहुउद्देशीय सहकारी संस्था लिमिटेड


बिदुर ४, विदुर, नुवाकोट


आ.व. २०८०/२०८१


पर्स अनुगमन प्रणाली (Pearls Monitoring System)


	अनुपात (Pearls Ratio)	लक्ष्य	हिसाब	स्थिति
P	Protections (ऋण सुरक्षाको लागि व्यवस्था)			
	भाखा न-नाघेको	१ %	५१४,७३२.००	१००.००%
	१ वर्ष भन्दा कम भाखा नाघेको	३५ %	-	०.००%
	१ वर्ष भन्दा बढि भाखा नाघेको	१०० %	३,६८६,०६४.००	७४.४१%
E	Effective Financial Structure (प्रभावकारी			
	१. लगानीमा रहेको खुद ऋण कुल सम्पति	७०-८०%	६४,४५०,५७५.००	७२.७२%
	२. तरल सम्पति - कुल सम्पति	बढिमा २०%	१२,९४२,०३७.२०	१४.६०%
	३. बचत निक्षेप - कुल सम्पति	७०-८०%	५८,०५७,३९४.९५	६५.५१%
	४. वाढ्य ऋण - कुल सम्पति	बढिमा ५%	-	०.००%
	५. सदस्य शेयर पूँजी - कुल सम्पति	१०-२० %	१७,३७९,८००.००	१९.६१%
	६. संस्थागत पूँजी - कुल सम्पति	कम्तिमा २०%	५,३७९,२२४.७४	६.०७%
	७. शुद्ध संस्थागत पूँजी - कुल सम्पति	कम्तिमा १०%	४,५१३,८८८.९७	५.०९%
A	Assets quality (सम्पतिको गुणस्तर)			
	भाखा नाघेको ऋण - कुल ऋण लगानीको	५% भन्दा कम	१७,१७८,२१६.००	२५.०२%
	आय आर्जन नगर्ने सम्पति - कुल सम्पतिको	५% भन्दा कम	७,२६७,१६१.६६	८.२०%
R	Rates of return cost (लगानीमा प्रतिफल)			
	१. संचालन खर्च - औशत सम्पति	५%	३,४९५,७८८.६०	४.०९%
	२. शुद्धबचत - औशत सम्पति	कम्तिमा १०%	८७६,६३४.३६	१.०३%
L	Liquidity (तरलता)			
	१. छोटो समयमा गर्नुपर्ने भुक्तानी - कुल बचत	१५%	२४३,११९.४३	०.४२%
	२. तरल मौज्दात जगेडा - कुल बचत	कम्तिमा १०%	१२,९४२,०३७.२०	२२.२९%
S	Sign of Growth (वृद्धिको संकेत)			
	१. सदस्यता वृद्धि	कम्तिमा १०%	८.००	१.२६%
	२. कुल सम्पतिमा वृद्धि		६,२१९,९६९.२१	७.५५%


प्रबन्धक
(भोजराज पनेरु)


काषाध्यक्ष
(भवानी पाठक)


ले.सु.स संयोजक
(गोकर्ण कडेल)


अध्यक्ष
(इन्द्रमणी गैरे)


लेखापरीक्षक
(दशरथ सापकोटा)



जनमुखी बहुउद्देशीय सहकारी संस्था लिमिटेड
बिदुर ४, विदुर, नुवाकोट

२८ थप लेखा सम्बन्धी टिप्पणीहरू:

१) ऋण सापटी तथा लगानीको वर्गीकृत विवरण:

विवरण	गत वर्ष	यस वर्ष	बृद्धि (प्रतिशतमा)
असल	५८,२७६,९२७.००	५९,४७३,९५५.००	(९९.६७)
शंकास्पद	५४८,०००.००	९२,२२४,३५५.००	२,९३०.७२
खराब	२,४८९,७२७.००	४,९५३,८६९.००	९८.९७
जम्मा	६१,३१४,६५४.००	६८,६५१,३७९.००	

२) ऋण लगानी तथा निक्षेप दायित्वको विवरण

विवरण	गत वर्ष	यस वर्ष	बृद्धि (प्रतिशतमा)
ऋण लगानी	६९,३९४,६५४	६८,६५१,३७९	९९.९७
निक्षेप दायित्व	५४,०७५,९८४	५८,०५७,३९५	७.३६

३) व्याजकरकट्टी:

संस्थाले यस वर्ष निक्षेप तथा बचतमा व्याज खर्च लेखा आर्थिक ऐन, २०८० को व्यवस्था अनुसार व्याज भुक्तानीमा प्राकृतिक व्यक्तिको हकमा ६ प्रतिशत र संस्थागत बचतकर्ताको १५ प्रतिशत व्याजकर वापत करकट्टी गरी असार मसान्तमा रु ४०,०७३.०० तिर्न बाँकी रहेको छ ।

४) आयकर व्यवस्था:

यस वर्ष आयकर ऐन, २०५८ तथा आर्थिक ऐन, २०८० को व्यवस्था अनुसार नगरपालिका भित्र संचालित बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई लाग्ने १० प्रतिशत संस्थागत कर व्यवस्था भए अनुसार रु २,२२,३५८.८९ आयकर दायित्व गणना गरिएको छ । यस आर्थिक वर्षमा बैंक व्याज तथा अन्य व्याज आम्दानीहरूमा भएको अग्रिम करकट्टी रकम लाई अग्रिम आयकरको रूपमा देखाइएको छ ।

५) सम्भाव्य दायित्वहरू:

सम्भावित दायित्वहरू सम्भाव्य दायित्व हुन् जुन विगतका घटनाले सिर्जना हुन्छ र जसको पहिचान, सहकारीका नियन्त्रणमा नभएका भविष्यका अनिश्चित घटनाहरू घट्दा या नघट्दा हुन्छ । यी पहिचान नगरिएका विगतको घटनाका कारणका वर्तमान दायित्व पनि हुन सक्दछ, जसको दायित्वको पहिचान हुने विश्वसनीय आधार छैन आर्थिक लाभ हुन श्रोत बाहिरिने सम्भावना न्युन छ । यस आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाको कुनै पनि सम्भाव्य दायित्व रहेका छैनन् ।

६) भुक्तानी दिन बाँकी लाभांश

संस्थाले नियमानुसार कोष बाँडफाँड गरि गत आर्थिक वर्षमा शेयर लाभांश कोषमा छुट्याएको रकम यस आर्थिक वर्षमा वितरण गरेको छैन । त्यसैले शेयर लाभांश कोषको रकम शेयर सदस्यहरूलाई वितरण गर्न बाँकी रहेको छ ।

७) कर्जा अपलेखन

यस आर्थिक वर्षमा संस्थाले कुनैपनि कर्जा लगानी अपलेखन गरिएको छैन ।

८) गैर बैकिग सम्पत्ति

यस आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाको नाममा कुनै पनि गैर बैकिग सम्पत्ति रहेका छैनन् ।

९) औशत व्याजदर


यस आर्थिक वर्षको असार मसान्तमा संस्थाको कर्जा लगानीको औशत व्याजदर १५.९९ निक्षेप दायित्वको औशत व्याजदर ९.९५ र स्प्रेडदर ६.८४ रहेको छ ।


१०) सम्बन्धित पक्षहरूसँग सम्बन्धित खुलासा:


सहकारी संस्थाको संचालक समितिका सदस्य तथा मुख्य व्यवस्थापनका सदस्यहरूलाई सम्बन्धित पक्ष भनिएको छ । उनीहरूको विवरण यसप्रकार रहेको छ ।

सम्बन्धित पक्षको नाम	संस्थासँगको सम्बन्ध
इन्द्रमणी गैरे	संचालक समितिको अध्यक्ष
युवराज तिमल्सिना	संचालक समितिको उपाध्यक्ष
रामप्रसाद प्याकुरेल	संचालक समितिको सचिव
हरिकृष्ण तिमल्सिना	संचालक समितिको सह-सचिव
भवानी पाठक	संचालक समितिको कोषाध्यक्ष
बाल कुमारी अधिकारी	संचालक समितिको सदस्य
संजिव थपलिया	संचालक समितिको सदस्य
रामेश्वर पाण्डे	संचालक समितिको सदस्य
बद्री प्रसाद प्याकुरेल	संचालक समितिको सदस्य
उद्धव अधिकारी	संचालक समितिको सदस्य
डिल्ली प्रसाद गजरेल	संचालक समितिको सदस्य
भोजराज पनेरु	व्यवस्थापक



प्रबन्धक
(भोजराज पनेरु)


कोषाध्यक्ष
(भवानी पाठक)


ले.सु.स संयोजक
(लोकेश कडेल)


अध्यक्ष
(इन्द्रमणी गैरे)


लेखापरीक्षक
(दशरथ सापकोटा)



संचालक समितिका सदस्यसँगको कारोबार

विवरण	यस वर्षको	गत वर्षको
बैठक भत्ता	९९,०००.००	६५,०००.००
अन्य सुविधा(भ्रमण भत्ता)	-	-
अन्य सुविधा(पेशकी)	-	-
जम्मा	९९,०००.००	६५,०००.००
ऋण कर्जा तथा अन्य पाउनुपर्ने	२,४००,०००.००	७५०,०००.००
मिनाहा गरिएको पाउनुपर्ने तिर्नुपर्ने	-	-

मुख्य व्यवस्थापनका सदस्यहरूसँगको कारोबार

विवरण	यस वर्षको	गत वर्षको
बैठक भत्ता	२४,०००.००	१६,०००.००
अन्य सुविधा(तलब तथा भ्रमण भत्ता)	४७३,०५९.३९	४६९,९९९.७२
अन्य सुविधा(पेशकी)	-	-
जम्मा	४९७,०५९.३९	४७७,९९९.७२
ऋण कर्जा तथा अन्य पाउनुपर्ने	-	-
मिनाहा गरिएको पाउनुपर्ने तिर्नुपर्ने	-	-

११) प्रतिवेदन मिति पछिका घटना

प्रतिवेदन मिति पछिका घटना भन्नाले त्यस्ता अनुकूल तथा प्रतिकूल घटनाहरू पर्दछन्, जुन प्रतिवेदन मिति र वित्तीय विवरणको प्रकाशनका लागि अधिकार प्रदान गरिएको मितिको विचमा आईपदर्छन् । वित्तीय विवरणमा समायोजन तथा खुलासा आवश्यक हुने कुनै त्यस्ता परिस्थितिहरूको प्रतिवेदन मितिपछि सिर्जना भएन ।

**जनमुखी बहुउद्देशीय सहकारी संस्था लिमिटेड
बिदुर ४, बिदुर, नुवाकोट**

२९

आ.ब.२०७९/८० आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण (बासलात) मा NFRS For SMEs लागु गर्दा फरक भएको समायोजन विवरण

विवरण	टिप्पणी	GAAP अनुसार	NFRS For SMEs समायोजन	NFRS For SMEs अनुसार
सम्पत्ति				
नगद तथा नगद समान		१३,३८९,६२४.२६	-	१३,३८९,६२४.२६
सदस्यलाई दिएको ऋण सापटी	१	६९,३९४,६५४.००	१३०,५३३.००	६९,४४५,१८७.००
लगानी हिसाब		१,३२०,०००.००	-	१,३२०,०००.००
आयकर सम्पत्ति	२	-	२५,७५९.९३	२५,७५९.९३
सम्पत्ति तथा उपकरण		६,९६०,९९८.४३	-	६,९६०,९९८.४३
अन्य सम्पत्ति	३	१७४,२९५.९५	(११०,१०५.९३)	६४,१९०.०२
जम्मा सम्पत्ति		८२,३५९,४९९.८४	४६,१७९.००	८२,४०५,६७८.८४
दायित्व				
सदस्यबाट निक्षेप	४	५५,८६४,५८७.२३	(१,७८८,६०३.००)	५४,०७५,९८४.२३
कर्मचारी लाभ दायित्व	५	-	१,७८८,६०३.००	१,७८८,६०३.००
कर्जा नोक्सानी व्यवस्था	६	३,२६४,२९६.००	(३,२६४,२९६.००)	-
अन्य दायित्व	७	२०४,२३७.५८	३,३९४,८२९.००	३,५९९,०६६.५८
आयकर दायित्व	८	८४,३५४.००	(८४,३५४.००)	-
जम्मा दायित्व		५९,४९७,४७४.८१	४६,१७९.००	५९,४६३,६५३.८१
इक्विटी				
शेयर पुँजी		१६,७६९,२००.००	-	१६,७६९,२००.००
साधारण जगेडा कोष		४,२९४,७३०.३८	-	४,२९४,७३०.३८
अन्य कोषहरू		१,८८६,००६.६५	-	१,८८६,००६.६५
जम्मा इक्विटी		२२,९४९,९३७.०३	-	२२,९४९,९३७.०३
जम्मा दायित्व तथा इक्विटी		८२,३५९,४९९.८४	४६,१७९.००	८२,४०५,६७८.८४

टिप्पणी:१: सदस्यलाई दिएको ऋण लगानीमा कर्जा नोक्सानी व्यवस्था घटाइ अशुल गर्नुपर्ने ब्याज रकम जोडेर देखाइएकाले ।

टिप्पणी:२: अग्रिम आयकरलाई अन्य सम्पत्तिबाट आयकर सम्पत्तिमा वर्गीकरण गरि आयकर दायित्व घटाएर देखाइएकाले ।

टिप्पणी:३: अन्य सम्पत्तिबाट अग्रिम आयकर लाई आयकर सम्पत्तिमा वर्गीकरण तथा अशुल गर्न बाँकी ब्याज रकममा ब्याज मुलतवीमा नघटाइ देखाइएकाले ।

टिप्पणी:४: कर्मचारी संचयकोष बचत रकम लाई सदस्य निक्षेप बचत बाट घटाई कर्मचारी लाभ दायित्व शिर्षकमा देखाइएकाले ।

टिप्पणी:५: कर्मचारी संचयकोष रकम कर्मचारी लाभ दायित्व शिर्षकमा देखाइएकाले ।


टिप्पणी:६: कर्जा नोक्सानी व्यवस्थालाई ऋण लगानीमा नै समायोजन गरि देखाइएकाले ।

टिप्पणी:७: चालु दायित्वमा ब्याज मुलतवी रकम जोडेर देखाइएकाले ।

टिप्पणी:८: आयकर सम्पत्तिमा आयकर दायित्व घटाएर देखाइएकाले ।


प्रबन्धक
(भोजराज पनेरु)


कीषाध्यक्ष
(भवानी पाठक)


ले.सु.स संयोजक
(गोकर्ण कडेल)


अध्यक्ष
(इन्द्रमणी गैरे)


लेखापरीक्षक
(दशरथ सापकोटा)

